



शिवपुरी गाउँपालिका
शेरावगर, नुवाकोट

स्थानीय राजपत्र

खण्ड: ७

संख्या: ५

मिति: २०८०/०३/०६

भाग - २

शिवपुरी गाउँपालिका गाउँ कार्यपालिकाबाट सम्पादन गरिने कार्य मितव्ययी, प्रभावकारी, नियमित र कार्यदक्षतापूर्ण ढङ्गबाट सम्पादन गर्न, सुशासन, पारदर्शिता, वित्तीय अनुशासन कायम गर्ने सम्बन्धमा व्यवस्था गर्न शिवपुरी गाउँपालिकाको गाउँ कार्यपालिकाले तल लेखिए बमोजिमको निर्देशिका बनाएको हुनाले सर्वसाधारणको जानकारीको लागि प्रकाशित गरिएको छ ।

आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका, २०८०

प्रस्तावना :

शिवपुरी गाउँपालिका गाउँ कार्यपालिकाबाट सम्पादन गरिने कार्य मितव्ययी, प्रभावकारी, नियमित र कार्यदक्षतापूर्ण ढङ्गबाट सम्पादन गर्न, सुशासन, पारदर्शिता, मितव्ययिता, वित्तीय अनुशासन कायम गर्ने कार्यका लागि आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका बनाई लागू गर्न वाञ्छनीय भएकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ दफा ७८ को उपदफा (५) प्रयोजनका लागि र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ ले स्थानीय सरकारलाई प्रदान गरेको अधिकार बमोजिम शिवपुरी गाउँपालिकाले यो “आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका २०८०” बनाई लागू गरेको छ ।

परिच्छेद - १

प्रारम्भिक

१. **संक्षिप्त नाम र प्रारम्भ** : (१) यस निर्देशिकाको नाम “गाउँपालिकाको आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका २०८०” रहेको छ ।

(२) यो निर्देशिका शिवपुरी गाउँपालिकाको कार्यपालिकाबाट स्वीकृत गरी स्थानीय राजपत्रमा प्रकाशन गरेको मितिदेखि लागू हुनेछ ।

(३) यो निर्देशिकामा उल्लिखित मापदण्डहरूको पालना गर्नु यस कार्यालयका सबै जनप्रतिनिधि पदाधिकारी एवम् कर्मचारीहरूको कर्तव्य र दायित्व हुनेछ ।

२. **परिभाषा** : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस निर्देशिकामा,

(क) “अधिकार प्राप्त अधिकारी” भन्नाले शिवपुरी गाउँपालिकामा लागू हुने प्रचलित ऐन नियमावली बमोजिम कुनै कार्य गर्न अधिकार प्राप्त अधिकारी सम्भन्नु पर्छ

(ख) “गाउँपालिका” भन्नाले शिवपुरी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शेराबगर, नुवाकोट सम्भन्नु पर्छ ।

(ग) “अध्यक्ष” भन्नाले शिवपुरी गाउँपालिकाको अध्यक्षलाई सम्भन्नु पर्दछ ।

(घ) “उपाध्यक्ष” भन्नाले शिवपुरी गाउँपालिकाको उपाध्यक्षलाई सम्भन्नु पर्दछ ।

(ङ) “कर्मचारी” भन्नाले शिवपुरी गाउँपालिकाको कार्यालयमा कार्यरत स्थायी/अस्थायी/ करार सेवामा कार्यरत कर्मचारी सम्भन्नु पर्छ ।

(च) “कार्यालय” भन्नाले शिवपुरी गाउँपालिकाको कार्यालय सम्भन्नु पर्छ ।

(छ) “अन्तिम लेखापरीक्षण” भन्नाले नेपालको संविधानको धारा २४१, लेखापरीक्षण ऐन २०७५ को दफा ३ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७७ बमोजिम महालेखा परीक्षकको कार्यालयबाट हुने लेखापरीक्षण सम्भन्नु पर्दछ ।

- (ज) “आन्तरिक नियन्त्रण” भन्नाले गाउँपालिकाले आफ्नो उद्देश्य प्राप्तिको लागि कार्य सञ्चालनमा हुने जोखिमहरुको पहिचान र तिनको सम्बोधन गर्ने कार्यलाई सम्भन्नु पर्दछ।
- (झ) “आन्तरिक नियन्त्रण प्रणाली” भन्नाले आन्तरिक नियन्त्रण कार्यलाई व्यवस्थित गर्न निर्माण गरिएको प्रणालीलाई सम्भन्नु पर्दछ ।
- (ञ) “आन्तरिक लेखापरीक्षण” भन्नाले गाउँपालिकाको तोकिएको आन्तरिक लेखापरीक्षण शाखा वा उक्त शाखाका कर्मचारीबाट हुने लेखा तथा अन्य कारोबार र सो सँग सम्बन्धित कागजात एवम् प्रकृत्याको जाँच, परीक्षण, विश्लेषणको कार्य सम्भन्नु पर्दछ।
- (ट) “ऐन” भन्नाले शिवपुरी गाउँपालिकामा लागू भएको प्रचलित ऐन सम्भन्नु पर्दछ ।
- (ठ) “कार्यपालिका” भन्नाले शिवपुरी गाउँपालिका गाउँ कार्यपालिका सम्भन्नु पर्दछ ।
- (ड) “कार्यालय प्रमुख” भन्नाले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गर्ने प्रशासकीय प्रमुख वा सो काम गर्न तोकिएको व्यक्ति सम्भन्नु पर्दछ ।
- (ढ) “कोष” भन्नाले गाउँपालिकाको स्थानीय सञ्चित कोष सम्भन्नु पर्दछ र सो शब्दले कानून बमोजिम स्थापना भएका अन्य स्थानीय कोषलाई समेत जनाउँछ ।
- (ण) “कोष तथा लेखा नियन्त्रक कार्यालय” भन्नाले महालेखा नियन्त्रक कार्यालय अन्तर्गतको जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालय सम्भन्नु पर्दछ ।
- (त) “जोखिम” भन्नाले गाउँपालिकाको उद्देश्य प्राप्तिलाई बाधा पुऱ्याउन सक्ने कुनै क्रियाकलाप वा घटना हुन सक्ने संभावनालाई बुझाउँछ ।
- (थ) “प्रमुख प्रशासकीय अधिकृत” भन्नाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ बमोजिमको प्रमुख प्रशासकीय अधिकृत सम्भन्नु पर्छ ।
- (द) “मन्त्रालय” भन्नाले नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्भन्नु पर्छ ।
- (ध) “विभागीय प्रमुख” भन्नाले शिवपुरी गाउँपालिकाको अध्यक्षलाई सम्भन्नु पर्दछ ।
- (न) “वित्तीय उत्तरदायित्व” भन्नाले वित्त सम्बन्धी प्रतिफलमा सुधार गर्न, वित्तीय अनुशासन, पारदर्शिता तथा जवाफदेहिता कायम गर्न वहन गर्नु पर्ने जिम्मेवारी, जवाफदेहिता तथा सोबाट प्राप्त हुने प्रतिफल प्रतिको उत्तरदायित्व तथा परिपालन सम्भन्नु पर्दछ।
- (प) “वित्तीय विवरण” भन्नाले शिवपुरी गाउँपालिकाको लागि स्वीकृत भएको कुनै निश्चित अवधिमा भएको आर्थिक कारोबारको समष्टिगत स्थिति दर्शाउने उद्देश्यले शीर्षक समेत खुल्ने गरी तयार गरिएको विवरण सम्भन्नु पर्छ र सो शब्दले कारोबारको स्थिति दर्शाउने गरी शीर्षकका आधारमा बनाइएको बजेट अनुमान, निकाशा, खर्च, आम्दानी, दाखिला र बाँकी रकम समेत खुलाइएको प्राप्ती र भुक्तानी विवरण र सोसँग सम्बन्धित लेखा, टिप्पणी र खुलासा समेतलाई जनाउँछ ।

- (फ) “बेरुजु” भन्नाले प्रचलित कानून बमोजिम पुऱ्याउनु पर्ने रीत नपुऱ्याई कारोबार गरेको वा राख्नु पर्ने लेखा नराखेको तथा अनियमित वा बेमुनासिव तरिकाले आर्थिक कारोबार गरेको भनी लेखापरीक्षण गर्दा औल्याइएको वा ठहऱ्याइएको कारोबार सम्भन्नु पर्छ ।
- (ब) “संपरीक्षण” भन्नाले आन्तरिक वा अन्तिम लेखापरीक्षण प्रतिवेदनमा औल्याइएको बेरुजुको सम्बन्धमा पेस हुन आएको स्पष्टीकरण वा प्रतिक्रिया साथ सम्लग्न प्रमाण तथा कागजातको आधारमा गरिने फछ्छ्यौट सम्बन्धी कार्यलाई सम्भन्नु पर्छ ।
- (भ) “नयाँ सवारी साधन” भन्नाले शिवपुरी गाउँपालिकाको कार्यालयले सवारी साधन खरिद गरेको २ (दुई) वर्ष सम्मको नयाँ सवारी साधन सम्भन्नु पर्छ ।
- (म) “तोकिए बमोजिम” भन्नाले शिवपुरी गाउँपालिकाको कार्यालयबाट स्वीकृत एवम् अन्य प्रचलित कानूनमा तोकिए बमोजिम सम्भन्नु पर्छ ।

परिच्छेद – २

कर्मचारी व्यवस्थापन र कार्यसम्पादन

३. **कर्मचारी व्यवस्थापन** : (१) उपलब्ध भएसम्म स्वीकृत दरबन्दी भित्रका स्थायी कर्मचारीहरुबाट मात्र कार्यालयको कार्यसम्पादन गराइने छ, तर पर्याप्त कर्मचारीको उपलब्धता नभएमा कार्यालयको आवश्यकता हेरी स्वीकृत दरबन्दीमा प्रचलित कानूनी प्रक्रिया पूरागरी सेवा करारमा कर्मचारीहरु राख्न सकिनेछ ।
- (२) स्वीकृत दरबन्दीमा नपरेका विशेष किसिमको कार्य गराउन करारमा सेवा लिनुपर्ने अवस्था विद्यमान भएमा स्वीकृत बजेटको परिधिभित्र रही प्रचलित कानूनी प्रक्रिया पूरा गरी कार्यालयले सेवा करारमा कर्मचारीहरु राख्न सक्नेछ ।
४. **कर्मचारी खटाइने** : उपलब्ध भएसम्म शाखा प्रमुख पदमा अधिकृतस्तरको कर्मचारी खटाइनेछ।
५. **कार्यसम्पादन पुस्तिकाको प्रयोग** : सबै कर्मचारीहरुले गाउँपालिकाबाट तयार भएको कार्यसम्पादन पुस्तिकाको नियमित एवम् उचित प्रयोग गर्नु पर्नेछ ।
६. **अभिलेख राख्नुपर्ने** : (१) कार्यालयबाट उठान हुने प्रत्येक टिप्पणी फाइल साथ कागजातहरुको पञ्जिका बनाई राख्नु पर्नेछ ।
- (२) सबै शाखा एवम् वडा कार्यालयहरुले अन्य कार्यालयहरुबाट प्राप्त हुने तथा अन्य कार्यालयहरुमा पठाइने पत्र एवम् कागजातहरुको अभिलेख व्यवस्थित गरी राख्नु पर्नेछ ।
७. **पूर्ण पालना गर्ने** : कार्यालय तथा कर्मचारीहरुबाट प्रचलित नियम, कानून र परिपत्रमा भएका व्यवस्थाहरुको पूर्ण पालना गर्नु गराउनु पर्नेछ ।
८. **कार्यसम्पादन एवम् सेवा प्रवाह** : सेवा प्रवाह सम्बन्धी व्यवस्था मिलाउन देहायका नीति अवलम्बन गरिनेछ ।
- ८.१. सुशासनका निम्ति प्रभावकारी सेवा प्रवाहको व्यवस्था मिलाइने छ ।

द.२. सेवा प्रवाह प्रभावकारी बनाउने सन्दर्भमा देहाएका जोखिम रहन सक्ने छन् :

- द.२.१. आवश्यक सूचना सहितको अद्यावधिक नागरिक बडापत्र सबैले देख्ने स्थानमा नराखिने।
- द.२.२. कठिनाई भोगेका खास वर्गका जनताको घरदैलोमा सेवा प्रवाहको व्यवस्था नगरिने ।
- द.२.३. घुम्ती सेवा र सहज ठाउँमा मात्र गरिन सक्ने
- द.२.४. सार्वजनिक उत्तरदायित्व अभिवृद्धि सम्बन्धी कानूनी व्यवस्था नगरिने
- द.२.५. सेवाको समय तथा लागत बढी लाग्ने ढिलासुस्ती, अनुचित लेनदेन हुन सक्ने ।

द.३. सेवा प्रवाह प्रभावकारी बनाउन देहायका प्रकृयाहरु अवलम्बन गरिने छ ।

- द.३.१. नागरिक बडापत्र कार्यपालिकाको कार्यालय, वडा कार्यालय र विषयगत कार्यालयको परिसरभित्र सबैले देख्ने उपयुक्त स्थानमा राख्ने व्यवस्था मिलाइनेछ ।
- द.३.२. सम्भव भएसम्म डिजिटल नागरिक बडापत्रको व्यवस्था गरिनेछ ।
- द.३.३. नागरिक बडापत्रमा क्षतिपूर्ति सम्बन्धी व्यवस्था समेत सुरुवात गरिनेछ ।
- द.३.४. सबैप्रति शिष्ट व्यवहार गरिनेछ ।
- द.३.५. सेवाग्राहीप्रति मर्यादित र समान व्यवहार गरिनेछ ।
- द.३.६. सेवाग्राहीलाई भेदभाव नगरी सेवा प्रदान गरिनेछ ।
- द.३.७. सेवा प्रवाहको मापदण्ड र कार्यविधि तयार गरी पारदर्शिता कायम गरिनेछ ।
- द.३.८. घुम्ती सेवा सञ्चालन सम्बन्धी व्यवस्था गरिनेछ ।
- द.३.९. कार्यालयबाट टाढा रहेका समुदाय वा जनता, सेवा प्राप्त गर्न कठिनाई भोगिरहेका सेवाग्राही, पिछडिएका क्षेत्रको वर्गका सेवाग्राहीलाई विशेष ध्यान दिइनेछ ।
- द.३.१०. घुम्ती सेवा वा सूचना प्रविधिको प्रयोगबाट सेवाप्रवाहमा सरल र सहज पहुँचको व्यवस्था गरिनेछ ।
- द.३.११. सार्वजनिक सम्पत्तिको संरक्षण र सम्बर्द्धनमा जोड दिइनेछ ।
- द.३.१२. सामाजिक परीक्षण, सार्वजनिक परीक्षण, सार्वजनिक सुनुवाइ जस्ता सामाजिक उत्तरदायित्व सम्बन्धी औजार अवलम्बन गर्नु पर्ने गरी कानूनी व्यवस्था गरिने छ
- द.३.१३. सामाजिक परीक्षण तथा सार्वजनिक परीक्षणको आवधिक रुपमा अनुगमन गर्ने व्यवस्था मिलाइनेछ ।
- द.३.१४. स्रोत साधनको उपलब्धता र कार्यप्रकृति सुहाँउदो विद्युतीय सूचना प्रविधिको विकास गरी प्रयोग गरिनेछ ।

- ८.३.१५. सेवा प्रवाहको लागि सङ्घीय वा प्रदेश मन्त्रालयबाट विकास गरेको उपयुक्त प्रविधि भए प्रयोगमा ल्याइनेछ ।
- ८.३.१६. प्रविधिको माध्यमबाट सेवा प्रवाह सम्बन्धी तथ्याङ्क र अभिलेख राखिनेछ ।
- ८.३.१७. कार्यसम्पादन एवम् सेवा प्रवाहको क्रममा कर्मचारीले अन्तर शाखा एवम् अन्तर वैयक्तिक सम्बन्ध कायम गर्दै विनम्रता र तत्परताका साथ कार्यसम्पादन गर्नु पर्नेछ ।
- ८.३.१८. सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रमुख दायित्व कार्यपालिकाको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृतको हुनेछ ।
- ८.३.१९. सेवा प्रवाह सम्बन्धी मापदण्ड नीति सूचना राजपत्र र अन्य काम कार्यवाही वेबसाइटमा राखी सार्वजनिक गरिनेछ ।
- ८.३.२०. सुशासन समितिले सेवा प्रवाह सम्बन्धमा आवश्यक अनुगमन गरी निर्देशन दिनेछ ।

९. **निरन्तर सुधार र असल अभ्यास गर्नुपर्ने** : कर्मचारीहरूले निरन्तर सुधार र असल कामको सुरुआत आफैँबाट प्रारम्भ गर्ने परिपाटीको विकास गर्नुपर्नेछ ।
१०. **पोसाक तथा परिचयपत्र** : कर्मचारीहरू कार्यालयमा उपस्थित हुँदा तोकिए बमोजिमको पोसाक तथा परिचयपत्र अनिवार्य लगाउनु पर्नेछ ।
११. **अनुशासन र आज्ञापालन** : (१) कर्मचारीहरू पदीय मर्यादा र अनुशासनमा रही आफ्नो कर्तव्य इमान्दारी र तत्परतासाथ पालना गर्नुपर्नेछ ।
(२) कर्मचारीहरूले आफूलाई खटाएको शाखा/कार्यालयमा रही तोकिएको कामकाज गर्नु पर्नेछ ।
१२. **समय पालना र नियमितता** : कर्मचारीले निर्धारित समयमा नियमित रूपले कार्यालयमा उपस्थित भई विद्युतीय हाजिरी एवम् हाजिरी पुस्तिकामा अनिवार्य रूपमा हाजिरी गर्नु पर्नेछ।
१३. **बिदा** : कर्मचारीहरू बिदा बस्नु परेमा अनिवार्य रूपमा बिदा स्वीकृत गर्ने अधिकारीबाट बिदा स्वीकृत गराउनु पर्नेछ ।
१४. **सम्पत्ति विवरण पेस गर्नुपर्ने** : प्रत्येक जनप्रतिनिधि पदाधिकारी एवम् कर्मचारीले आर्थिक वर्ष समाप्त भएको साठी दिनभित्र सम्पत्ति विवरण तोकिएको कार्यालयमा अनिवार्य रूपमा बुझाउनु पर्नेछ ।
१५. **जिम्मेवारी हस्तान्तरण एवम् बरबुभारथ गर्नुपर्ने** : (१) प्रमुख प्रशासकीय अधिकृत लगायत अन्य कर्मचारीहरू सरुवा भै जाँदा आफ्नो ठाउँमा सरुवा भै आउने कर्मचारी वा उक्त पदमा निमित्त तोकिएको कर्मचारीलाई आफूले सम्पादन गरी आएको काम र अभिलेख राखिएको स्थान आदिको बारेमा जानकारी दिने, संस्थागत सूचना एवम् कागजात/अभिलेख हस्तान्तरण गर्ने प्रणाली स्थापित गरिनेछ ।

(२) कर्मचारीहरु सरुवा वा अन्यत्र काज खटिई जाँदा आफ्नो जिम्मामा रहेको नगद, फाइल एवम् कागजातहरु, कार्यालयका अन्य सामान तथा सवारी साधन कार्यालयबाट तोकिएको कर्मचारीलाई अनिवार्य रुपमा बुझाउनु पर्नेछ र निजले बुझाएको प्रमाण कागजात पेस नगरेसम्म रमाना दिइने छैन ।

१६. कार्यालयको सम्पत्ति तथा कर्मचारी व्यक्तिगत कार्यमा प्रयोग गर्न नपाइने :

गाउँपालिकाका जनप्रतिनिधि पदाधिकारी तथा कर्मचारीले गाउँपालिकाको सम्पत्ति एवम् जनशक्ति व्यक्तिगत कार्यमा प्रयोग गर्न पाइने छैन ।

परिच्छेद – ३
अनुगमन र भ्रमण

१७. अनुगमन : (१) शिवपुरी गाउँपालिका अर्न्तगत सञ्चालित कार्यक्रम, योजना, आयोजनाको सम्बन्धित पदाधिकारीबाट नियमित अनुगमन गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम अनुगमन गर्दा समितिका अतिरिक्त सम्बन्धित पदाधिकारी र कर्मचारी मात्र खटाइनेछ ।

(३) आयोजनाको अनुगमन पश्चात् तोकिएको ढाँचामा तोकिएको अधिकारी समक्ष प्रतिवेदन पेस गर्नु पर्नेछ ।

१८. आन्तरिक नियन्त्रण प्रणाली अनुगमन समिति सम्बन्धी व्यवस्था :

(क) गाउँपालिका स्तरीय अनुगमन समिति (सात सदस्यीय)

१. अध्यक्ष	संयोजक
२. उपाध्यक्ष	सदस्य
३. सुशासन समिति संयोजक	सदस्य
४. कार्यपालिका सदस्य १ जना महिलासहित अध्यक्ष निर्वाचित भएको राजनीतिक दल भन्दा अन्य दलको १ जना गरी कार्यपालिकाले तोकेको २ जना	सदस्य
५. आर्थिक प्रशासन शाखा प्रमुख	सदस्य
६. आन्तरिक लेखा परीक्षक	सदस्य सचिव

समितिको संयोजकले आवश्यकता अनुसार अन्य पदाधिकारी एवम् विज्ञलाई समितिको बैठकमा आमन्त्रण गर्न सक्नेछन् । समितिको बैठक त्रैमासिक रुपमा बस्ने तथा समीक्षा गर्ने गर्नु पर्दछ ।

(ख) वडा स्तरीय अनुगमन समिति (तीन सदस्यीय)

१. वडा अध्यक्ष	संयोजक
२. वडा सदस्य (१ जना महिला)	सदस्य

समितिको संयोजकले आवश्यकता अनुसार अन्य पदाधिकारी एवम् विज्ञलाई समितिको बैठकमा आमन्त्रण गर्न सक्नेछन् । समितिको बैठक दुई महिनामा एक पटक बस्ने तथा समीक्षा गर्ने गर्नुपर्दछ ।

१९. भ्रमणमा खटाइने : (१) प्रत्यक्ष रूपमा कर्मचारी खटिई जानुपर्ने ठोस कारण भएको अवस्थामा मात्र कर्मचारीलाई भ्रमणमा खटाइनेछ ।

(२) उपदफा (१) बमोजिम भ्रमणमा जाँदा मितव्ययी किसिमले सवारी साधनको प्रयोग गर्नु पर्नेछ तर विशेष परिस्थितिमा भ्रमण गर्दा अख्तियार प्राप्त अधिकारीको स्वीकृति लिई हवाई यातायात लगायतका साधन प्रयोग गर्न बाधा पुग्ने छैन ।

(३) हवाई यातायातबाट भ्रमण गर्ने जनप्रतिनिधि पदाधिकारी तथा कर्मचारीले खर्च भुक्तानीका लागि इ-टिकट, ट्राभल एजेन्सीको बिल वा एयरलाइन्सको भर्पाइ र बोर्डिङ पास लगायतका कागजातहरु भुक्तानीको बिलसाथ अनिवार्य रूपमा पेस गर्नु पर्नेछ । निजले पेस गरेको इ-टिकट र बोर्डिङपासको फ्लाइट नम्बर र मिति भिडान गरेर मात्र निजलाई रकम भुक्तानी गरिनेछ ।

(४) अन्य निकायको निमन्त्रणामा बाहिरका जिल्लाका कार्यक्रममा सहभागी हुन कार्यालय वा प्रमुखको पूर्व स्वीकृति लिनु पर्नेछ ।

(५) उपदफा (४) बमोजिम स्वीकृति प्राप्त नगरी कार्यक्रममा सहभागिता जनाइएमा सो वापत कार्यालयबाट दैनिक तथा भ्रमण भत्ता उपलब्ध हुनेछैन ।

(६) भ्रमणमा जाने पदाधिकारी वा कर्मचारीले अनिवार्य रूपमा भ्रमण प्रतिवेदन पेस गर्नुपर्नेछ ।

परिच्छेद - ४

सवारी साधनको सञ्चालन प्रयोग र व्यवस्थापन

२०. सवारी साधन तथा उपकरणको प्रयोग तथा मर्मत सम्बन्धमा देहायका नीति अवलम्बन गरिनेछ ।

२०.१. सवारी साधन र मेशिनरी उपकरणको प्रयोग गर्ने सुविधा कानूनले तोकेको पदाधिकारी तथा कर्मचारीलाई मात्र उपलब्ध गराइनेछ ।

२०.२. सवारी साधन र मेशिनरी उपकरण यथासमयमा नै आवश्यक मर्मत तथा सर्भिसिड गराई मर्मत खर्चमा तोकिए बमोजिमको नियन्त्रण व्यवस्थापन कायम गरिनेछ ।

२१. सवारी साधन चालु अवस्थामा राख्नुपर्ने : (१) आफूले प्रयोग गरेको सरकारी सवारी साधनको संरक्षण गर्ने, अद्यावधिक र चालु अवस्थामा राख्ने दायित्व सम्बन्धित प्रयोगकर्तामा रहनेछ र निजले चालु अवस्थामा राख्न नसक्ने भएमा समयमै कार्यालयमा फिर्ता गर्नु पर्नेछ ।

(२) नयाँ सवारी साधनहरुको कम्तीमा दुई वर्षसम्म सर्भिसिड बाहेक मर्मत सम्भार गरिने छैन । कुनै कारणवश मर्मत गराउनै पर्ने अवस्था विद्यमान भएमा अख्तियार प्राप्त अधिकारीबाट स्वीकृति लिएर मात्र मर्मत गर्नुपर्नेछ । नयाँ सवारी साधनको प्रयोगकर्ताले निःशुल्क सर्भिसिड लगायतका अन्य सहूलियतहरुको सदुपयोग गर्नु पर्नेछ ।

(३) सवारी साधनको मर्मत सम्भार गर्दा सम्बन्धित चालकको प्रतिवेदनको आधारमा कारण खुलाई प्रयोगकर्ताले अनिवार्य रूपमा सिफारिस गरी सकेपछि मात्र मर्मतको प्रकृया अगाडि बढाइनेछ ।

(४) विशेष परिस्थितिमा बाहेक कार्यालयमा रहेका पुराना सवारी साधनहरुको लागि नियमित सर्भिसिड बाहेक वर्षमा बढीमा दुई पटक भन्दा बढी मर्मत सम्भार हुनेछैन ।

(५) कर्मचारीहरुले आफ्नो जिम्मामा रहेका एवम् उपयोग गरेका सवारी साधनको उचित संरक्षण तथा सम्बर्द्धन गर्नु पर्नेछ ।

(६) मर्मत गराइएका सवारी साधनको मर्मत अभिलेख राखिनेछ ।

२२. लिलाम गर्न सकिने : साधारण तरिकाले मर्मत सम्भार गर्दा पनि प्रयोग गर्न नसकिने भई प्रयोगकर्ताबाट कार्यालयमा फिर्ता प्राप्त हुन आएका सवारी साधनहरुलाई उक्त सवारी साधनको निर्माता कम्पनी वा निजको आधिकारिक बिक्रेताद्वारा सञ्चालित मर्मत केन्द्रमा जाँच गराई मर्मत गर्न बढी खर्च लाग्ने वा मर्मत गर्दा समेत राम्रोसँग सञ्चालन हुन नसक्ने देखिएमा त्यस्ता सवारी साधन एवम् कार्यालयको प्रयोजनमा आउन नसक्ने पुराना मेसिनरी औजार, फर्निचर लगायतका जिन्सी सामान कानून बमोजिम लिलाम गर्नु पर्नेछ ।

२३. थप इन्धन : पदाधिकारी एवम् कर्मचारीहरुलाई नियमित उपलब्ध हुने इन्धन बाहेक थप इन्धन आवश्यक परेमा पदाधिकारी/कर्मचारीले अनिवार्य रूपमा लगबुक प्रमाणित गरी माग फारामसाथ अधिकार प्राप्त अधिकारी समक्ष पेस गर्नु पर्नेछ । यसरी प्रयोगकर्ताको पुष्ट्याइँ सहितको माग प्राप्त हुन आएमा इन्धन स्वीकृत गर्ने अधिकार प्राप्त व्यक्तिले औचित्य हेरी स्वीकृति दिन सक्नेछ ।

परिच्छेद - ५

खरिद र उपयोग

२४. खरिद योजना तयार गर्नुपर्ने : कार्यालयले प्रत्येक शाखा तथा वडा कार्यालयबाट कार्यसम्पादन तथा सेवा प्रवाहका क्रममा आवश्यक पर्ने सामानको विवरण सङ्कलन गरी एकीकृत वार्षिक खरिद योजना स्वीकृत गरी आर्थिक नियमानुसार खरिद गर्नु पर्नेछ ।

२५. दरभाउपत्र वा प्रस्ताव माग गरी खरिद गर्ने : एकलाख रुपैयाँ भन्दा बढी रकमको माल सामान तथा सेवा सोभै खरिद गर्दा मौजुदा सूचीमा रहेका परामर्शदाता वा सेवा

प्रदायकबाट सार्वजनिक खरिद ऐन ,२०६३ तथा सार्वजनिक खरिद नियमावली २०६४ को अधिनमा रही लिखित रूपमा दरभाउपत्र वा प्रस्ताव माग गरी खरिद गर्नु पर्नेछ ।

२६. विद्युतीय प्रणालीबाट खरिद गर्नुपर्ने : ठेक्का प्रक्रियाबाट खरिद गर्नुपर्ने सम्पूर्ण निर्माण कार्य, मालसामान वा परामर्श सेवाहरु विशेष परिस्थिति बाहेक विद्युतीय प्रणाली (E-Bid) बाट खरिद गर्नु पर्नेछ ।

२७. सोभै खरिद नगर्ने : एक आर्थिक वर्षमा एकै पटक वा पटक पटक गरी मालसामान वा परामर्श सेवा वा निर्माण कार्यमा रु. दसलाखभन्दा बढी रकमको काम एउटै व्यक्ति, फर्म, कम्पनी वा संस्थाबाट सोभै खरिद गरिने छैन ।

२८. मितव्ययिता अपनाउनुपर्ने : (१) कार्यालयमा आवश्यक सामानहरु खरिद गर्दा बजारमा उपलब्ध भएसम्म स्थानीय वा स्वदेशी उत्पादनको प्रयोगमा प्राथमिकता दिनु पर्नेछ ।

(२) कार्यालयमा प्रयोग गरिने कागजातको मितव्ययी ढङ्गले उपयोग गर्नु पर्नेछ । खेसा गर्दा सकेसम्म पहिला प्रयोग भएका कागजको प्रयोग गर्नु पर्नेछ ।

(३) कार्यालयमा प्रयोग हुने टेलिफोन, बिजुलीबत्ती एवम् बिजुलीबाट सञ्चालन हुने उपकरणहरुको प्रयोगमा मितव्ययिता अपनाउनु पर्नेछ ।

२९. कुर्सी टेबुलको प्रतिस्थापन : सामान्यतः सबै तहका कर्मचारीहरुले प्रयोग गरिरहेका कुर्सी पाँच वर्ष र टेबुल ७ वर्षसम्म प्रतिस्थापन गरिने छैन ।

३०. रेनकोट/छाता भोला : रेनकोट/ छाता भोला जस्ता विशेष प्रयोजनका सामग्री आवश्यकताका आधारमा मात्र उपलब्ध गराइनेछ ।

परिच्छेद - ६

बैठक/गोष्ठी/तालिम/सेमिनार/सम्मेलनको सञ्चालन

३१. बैठक/गोष्ठी/तालिम/सेमिनार/सम्मेलनको सञ्चालन : (१) स्वीकृत कार्यक्रम, बजेट र कार्ययोजना बिना बैठक / गोष्ठी / तालिम / सेमिनार / सम्मेलन जस्ता कार्यक्रमहरु राखिने छैन

(२) बैठक/गोष्ठी/तालिम/सेमिनार/सम्मेलन आदि सञ्चालन गर्दा शिवपुरी गाउँपालिकाको स्वीकृत नर्स एवम् प्रचलित कानून बमोजिम हुने गरी गर्नुपर्नेछ ।

जस्तै : राष्ट्रिय स्तर तथा प्रदेश स्तर र स्थानीय स्तर को नर्स छुट्टा छुट्टै हुनेछ ।

३२. **कर्मचारी प्रोत्साहन** : सार्वजनिक बिदाको दिन कार्यालयमा आई विशेष काम गर्नु परेमा कार्यालय प्रमुखबाट प्रमाणित गराएर मात्र तोकिए बमोजिमको सुविधा उपलब्ध गराइनेछ।
३३. **कर्मचारी नखटाइने** : कार्यालयसँग असम्बद्ध रहेको वा आवश्यक र उपयोगी नदेखिएको कुनै पनि बैठक, तालिम, गोष्ठी तथा सेमिनार आदिमा भाग लिन वा सहभागिताका लागि यस कार्यालयका कुनै पनि कर्मचारी खटाइने छैन ।
३४. **प्रतिवेदन पेस गर्ने** : विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैठक, तालिम, गोष्ठी तथा सेमिनारमा भाग लिन वा कार्यालयको प्रतिनिधित्व गर्न खटिएको कर्मचारी एवम् जनप्रतिनिधि पदाधिकारी वा कर्मचारी एवम् पदाधिकारीको टोलीले त्यस्ता बैठक वा कार्यक्रमका सम्बन्धमा उठान भएका विषय वस्तुहरु उल्लेख गरी विस्तृत वा सङ्क्षिप्त प्रतिवेदन तयार गरी अनिवार्य रूपमा कार्यालयमा पेस गर्नुपर्नेछ ।

परिच्छेद - ७

विविध

३५. **आन्तरिक लेखापरीक्षण गर्नुपर्ने** : (१) कार्यालयको आर्थिक कारोबारहरुको नियमित आन्तरिक लेखा परीक्षण र आन्तरिक नियन्त्रणको व्यवस्था मिलाउनुपर्नेछ ।
- (२) शिवपुरी गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालय, सामुदायिक सिकाई केन्द्र लगायत गाउँपालिकाबाट खर्च भुक्तान हुने कार्यालयहरुको समेत चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्नुपर्नेछ ।
३६. **तत्काल सुधार गर्ने** : कार्यालयले आन्तरिक लेखापरीक्षणबाट सुधारका लागि औल्याइएको व्यवस्थापकीय विषयहरुमा तत्काल सुधार गर्नु पर्नेछ । एउटै विषय पटकपटक दोहोरिन आएको देखिएमा सुपरिवेक्षकले सम्बन्धित कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनको अङ्क कट्टा गर्नसक्नेछ ।
३७. **प्रगति विवरण प्रकाशित गर्नुपर्ने** : कार्यालयको आम्दानी र खर्चको मासिक एवम् चौमासिक विवरण अवधि समाप्त भएको एकहप्ता भित्र र वार्षिक प्रगति विवरण एक महिनाभित्र सार्वजनिक गर्नुपर्नेछ ।
३८. **सुरक्षित राख्ने** : कार्यालयको नाममा भएको निकास रकमान्तर, थप बजेट र खर्च समर्थन सम्बन्धी फाइल कम्तीमा तीन आर्थिक वर्षसम्म सुरक्षित राख्नुपर्नेछ ।
३९. **वैङ्क हिसाब मिलान गर्नुपर्ने** : राजस्व तथा विनियोजन तर्फको आर्थिक कारोबारको प्रत्येक महिना भुक्तान भएको सात दिनभित्र वैङ्कसँग हिसाब मिलान गरी सेस्ता प्रमाणित गरी राख्नु पर्नेछ ।

आज्ञाले

वसन्त कार्की

प्रमुख प्रशासकीय अधिकृत